

Psa

Chapter 26

Nepali Interlinear

Reference: Nepali ERV

1
בְּחֹלֵי
मैले-भरोसा-राखेको-छु
H0982
וּבִיהוּ
र-परमप्रभुमा
H3068
הַלְכֹתַי
हिंडेको-छु
H1980
בְּתַמִּי
सच्चाइमा
H8537
אֲנִי
म
H0589
כִּי-
किनभने
יְהוָה
हे-परमप्रभु
H3068
שָׁפְטֵנִי
न्याय-गर्नुहोस्
H8199
לְדָוִד
दाऊदको
H1732

אֲמַעַד
डमगाउनेछैनन्
H4571
לֵא
म
H3808

हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

2
וּלְבִי
र-मेरो-हृदय
H3629
(כְּלִיֹּתַי)
मेरा-मिर्गौला
H3629
[צָרְפָה]
शुद्ध-पार्नुहोस्
H6884
צְרוּפָה
शुद्ध-पार्नुहोस्
H6884
וְנִסְתִּי
र-परीक्षा-गर्नुहोस्
H5254
יְהוָה
हे-परमप्रभु
H3068
בְּחַנּוּ
जाँचुहोस्
H0974

हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँचन नियालेर हेर्नुहोस्।

3
בְּאֵמָתִי
तपाईंको-सत्यमा
H0571
וְהִתְלַחֲתִי
र-म-हिंडेको-छु
H1980
עֵינַי
आँखा-छ
אֲגַדִּי
मेरा-आँखा-अगाडि
H5048
כִּי-
किनभने
תּוֹסַתִּי
तपाईंको-कृपा
H3068

मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।

4
אֲבֹא
जात्र
H0935
לֵא
म
H3808
נְעִלְמִים
मानिसहरूसँग
H5956
וְעַם
र-कपटी
שׂוֹא
व्यर्थका
H7723
מִתִּי-
मानिसहरूसँग
H4962
עַם-
झूटा
יְשָׁבְתִי
म-बसेको-छु
H3427
לֵא-
म-बसेको-छैन
H3808

म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।

5
אֲשֵׁב
बस्नेछैनन्
H3427
לֵא
म
H3808
רְשָׁעִים
दुष्टहरूसँग
H7563
וְעַם-
र-दुष्टहरूसँग
מְרַעִים
सभालाई
קָתַל
दुष्टहरूको
H6951
שָׁנְאֵתִי
मैले-घृणा-गरेको-छु
H8130

म ती कुकर्मिहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।

6
יְהוָה
हे-परमप्रभु
H3068
מִזְבְּחֵךְ
वेदीलाई
H4196
אֶת-
तपाईंको
H0853
וְאֲסַבְּבָה
र-म-परिक्रमा-गर्छु
H5437
כַּפִּי
मेरा-हातहरू
H3709
בְּנִקְיוֹן
निर्दोषतामा
H3068
אֲדַתֵּךְ
म-धुन्छु
H7364

हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।

7
נְפִלְאוֹתַי
आश्चर्यहरू
H6381
כָּל-
तपाईंका-सबै
H3605
רְשָׁעִים
र-वर्णन-गर्नको-निम्ति
תוֹרָה
स्वरले
H8426
בְּקוֹל
धन्यवादको
לְשֹׁמֵעַ
सुनाउनको-निम्ति
H8085

हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।

8
מְבֹרָךְ
स्थानलाई
H3519
מִשְׁכָּן
वासस्थान
H4908
אֶמְקֹם
र-तपाईंको-महिमाको
H4725
בֵּיתִי
वासस्थानलाई
מְעוֹן
तपाईंको-घरको
H4583
אֶהְבֵּתִי
मैले-प्रेम-गरेको-छु
H0157
יְהוָה
हे-परमप्रभु
H3068

हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

9	אל-	האָטוֹף	עם-	חטאים	נפשי	ועם-	אנשי	דמים	חיי:
	नलगनुहोस्	नलगनुहोस्	पापीहरूसँग	पापीहरूसँग	मेरो-प्राण	र-रक्तपाती	मानिसहरूसँग	रक्तका	मेरो-जीवन
	H0408	H0622		H2400	H5315		H0376	H1818	

हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।

10	אשר-	בידיהם	זמה	וימינם	מלאה	שחר:
	जसका	हातहरूमा	दुष्ट-योजना-छ	र-तिनीहरूको-दाहिने-हात	भरिएको-छ	घूसले
		H3027	H2154	H3225	H4390	H7810

ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन्। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।

11	ואני	בתמי	אלך	פדני	וחנני:
	तर-म	सच्चाइमा	हिँड्नेछु	मलाई-छुटाओस्	र-ममाथि-कृपा-गर्नुहोस्
	H0589	H8537	H3212	H6299	

तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।

12	רגלי	עמדה	במישור	במקלה	אברה	יהוה:
	मेरो-खुट्टा	समतल-भूमिमा	खडा-छ	सभाहरूमा	म-धन्य-मान्नेछु	परमप्रभुलाई
	H7272	H5975	H4334	H4721	H1288	H3068

म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।